



SYRACUSE CITY SCHOOL DISTRICT

Jaime Alicea, Superintendent of Schools

सुपरिवेक्षकको कार्यालय

मे 1, 2020

आदरणीय SCSD परिवारहरू:

हामी यी अभूतपूर्व समयावधिमा सँगसँगै कार्य गर्न जारी राखेको हुनाले म तपाईंको धैर्यता, बुझाइ र समर्थनको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु। दूर अध्ययन सजिलो छैन भन्ने कुरा मलाई थाहा छ तर हाम्रा शिक्षक, प्रशासक र समर्थन कर्मचारीहरूले तपाईं र तपाईंको बच्चासँग सफल हुने सामग्री र समर्थन छ भन्ने कुरा सुनिश्चित गर्न धेरै कडा परिश्रम गरिरहेका छन्।

तपाईंले मेलमा आफ्नो बच्चाको तेस्रो मार्किड अवधिको रिपोर्ट कार्ड प्राप्त गरेको हुनुपर्छ। तपाईंको बच्चाले तेस्रो मार्किड अवधिमा पाठ्यक्रम ग्रेडको लागि I-अपूर्ण प्राप्त गर्नुभएमा, उहाँहरूसँग I-अपूर्णबाट पासिडमा आफ्नो ग्रेड सुधार्न आवश्यक पर्ने कुनै पनि कार्य बुझाउनको लागि मे 29, 2020 सम्मको समय छ। तपाईंको बच्चालाई मे 29को समाप्ति मितिसम्म उहाँको कार्य पूरा गर्न रोक्ने परिस्थितिहरू छन् भने, कृपया उहाँहरूको शिक्षकलाई सम्पर्क गरेर समय बढाउनको लागि योजना बनाउनुहोस्।

PK-5 ग्रेडहरूमा अध्ययन गर्ने हाम्रा इलिमेन्टरीका विद्यार्थीहरूको लागि चौथो त्रैमासिक ग्रेडिड कार्यविधिहरूले विद्यार्थीलाई हालको प्रणाली प्रयोग गरेर स्कोरहरूको साथमा रिपोर्ट कार्डहरू प्राप्त गर्न जारी राख्नेछन्। हामीले शिक्षकहरूको लागि उहाँहरूबाट टिप्पणीहरूको साथै, Ni-पर्याप्त जानकारी छैन प्रदान गर्नको लागि विकल्प थपेका छौं।

ग्रेड 6-12 मा अध्ययन गर्ने माध्यमिक विद्यार्थीहरूले चौथो मार्किड अवधिमा कार्य पूरा गर्नको लागि परम्परागत सङ्ख्यात्मक स्कोर (0-100) वा I (अपूर्ण) प्राप्त गर्नुहुनेछ। पाठ्यक्रमको लागि अन्तिम ग्रेड निम्न तीन कुराहरूमध्ये एउटा हुनेछ: PD (डिस्टिन्सनले उत्तीर्ण), P (पास) वा I (अपूर्ण)। PD 85-100 को सङ्ख्यात्मक ग्रेड ल्याएका विद्यार्थीहरूको लागि हो, P 65-84 ल्याएका विद्यार्थीहरूको लागि हो र I 64 वा कम अङ्क ल्याएका विद्यार्थीहरूको लागि हो। अन्तिम पाठ्यक्रम ग्रेडको लागि PD वा P प्राप्त गरेका विद्यार्थीहरूले पाठ्यक्रम क्रेडिट प्राप्त गर्नेछ।

अपूर्ण प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रेडिट प्राप्त गर्नको लागि समर स्कूलको लागि सिफारिस गरिनेछ। यी विद्यार्थीहरूलाई 2019-20 शैक्षिक वर्षको लागि पासिड ग्रेड प्राप्त गर्नको लागि गर्मीभरी कार्य पेश गर्न सम्भावित प्रत्येक अवसर र समर्थन पनि उपलब्ध गराइनेछ। जनवरी 2021 सम्म आवश्यक परेअनुसार अर्को विद्यालय वर्षको लागि थप क्रेडिट रिकभरीका विकल्प र समर्थनहरू विचार गरिनेछ।

2019-2020 शैक्षिक वर्षको लागि अगस्टको परीक्षा सहित सबै रिजेन्टका परीक्षाहरू रद्द गरिएको छ। पाठ्यक्रम पास गर्ने रिजेन्टहरूको पाठ्यक्रम लिने सबै विद्यार्थीले रिजेन्टहरूको क्रेडिट प्राप्त गर्नेछन्।

तपाईंले आफ्नो बालबालिकालाई समर्थन गरिरहनुभएको सबै कुराको लागि फेरि पनि धन्यवाद। तपाईंसँग आफ्नो बच्चाको प्रगति वा ग्रेडहरूसँग सम्बन्धित कुनै पनि प्रश्नहरू छन् भने, कृपया उहाँहरूको शिक्षक वा विद्यालयको प्रधानाध्यापकलाई सम्पर्क गर्नुहोस्।

भावदीय,

Jaime Alicea

विद्यालयको सुपरिवेक्षक